



“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माणको आधार”

**छथर गाउँपालिका**  
**गाउँकार्यपालिकाको कार्यालय**  
शुक्रबारे, तेहथुम

१ नं. प्रदेश नेपाल



फोन नं ०२६-४२००९९

प.सं.:-  
सु.नं.:-

मिति-२०७८।०१।१६

**बिषय - विधुतीय बोलपत्र आह्वानको सूचना ।**

**प्रथम पटक प्रकाशित मिति २०७७।१२।१३**

**दाश्रोपटक प्रकाशित मिति २०७८।०१।१६**


यस छथर गाउँपालिकाको लागि आ.व.२०७७।०७८ मा स्वीकृत योजना तथा कार्यक्रम अन्तर्गत तपसीलमा उल्लेखित योजनाहरू बोलपत्र प्रकृया वाट संचालन गर्नु पर्ने भएको हुँदा इच्छुक सप्लायर्सवाट रीतपूर्वकको E- Bidding(विधुतियबोलपत्र)आह्वान गरीएको छ ।

**तपसील**

क्र सं	ठे.नं.	ठेक्का विवरण	ल.ई.रकम (मू.अ.कर बाहेक)	धरौटी रकम	बोलपत्र पेश गर्ने प्रकृया	बोलपत्र दस्तुर
१	CRM/NCB/G/1R E/2077-078	जनता अवास कार्यक्रम अन्तरगत जस्ता पाता खरिद		रु.५७५००।-	E-Bidding	३०००।-

**शर्तहरू**

- यो सूचना दोश्रो पटक प्रकाशित भएको मितिले १६औं दिन दिनको १२ बजे भित्र **E-Bidding** (विधुतिय बोलपत्र) [www.bolpatra.gov.np](http://www.bolpatra.gov.np) को माध्यमवाट बोलपत्र पेश गर्न सकिने छ । बोलपत्र दस्तुर वापतको रकम छथर गा.पा.को शुक्रबारे स्थित नेपाल बगलादेश बैंक छथर शाखा मा रहेको ग-१-१-०५३०००११४१ आन्तरिक राजस्व खाता मा मिति २०७८/०१/३० गते भित्र जम्मा गरेको भौचर समेत पेश गर्नु पर्नेछ ।
- विधुतिय बोलपत्रको साथमा ठेकेदार इजाजत पत्र, स्थायी लेखा नम्बर, मू.अ.कर दर्ता प्रमाण पत्र, आ.व.२०७६।०७७को कर चुक्ता प्रमाणपत्र,स्वघोषणा पत्र आदिको प्रतिलिपी संलग्न गर्नु पर्नेछ । साथै धरौटी वापतको रकमको हकमा यस कार्यालयको नाममा रहेको शुक्रबारे स्थित नेपाल बगलादेश बैंक छथर शाखामा रहेको धरौटी खाता नम्बर ग-३ धरौटी खाता ०५३००००८४१ मा जम्मा गरेको सक्रल भौचर वा नेपाल राष्ट्र बैंकवाट मान्यता प्राप्त 'क' श्रेणीको बाणिज्य बैंकवाट जारी गरेको विडवण्ड(बोलपत्र जमानत) पेश गर्नु पर्नेछ ।
- विधुतिय बोलपत्र २०७८/०१/३१ गते दिनको १२ बजे भित्र पेश गरि सक्नु पर्ने छ । बोलपत्र मिति २०७८/०१/३१ गते दिनको १:०० बजे नियमानुसार खोलिनेछ ।
- विधुतिय बोलपत्र फारम खरिद गर्ने अन्तिम दिन वा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा परे लगतै कार्यालय खुलेको दिन तोकिएको समयमा उक्त कार्यहरू गरिनेछ ।
- म्याद नाघी आएको वा रीत नपुगी आएको बोलपत्र उपर कुनै कार्यवाही हुने छैन ।
- दररेट वा कबोल रकम अंक र अक्षरमा प्रष्टसंग उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएको लाई मान्यता दिइनेछ ।
- बोलपत्र स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार छथर गाउँकार्यपालिकाको कार्यालय, शुक्रबारे, तेहथुममा निहित रहनेछ ।
- माथि ठेक्का विवरणमा जेजस्तो लेखिएको भएपनि ईस्टीमेट र BOQ मा उल्लेख भएका विवरण अनुसार प्राविधिकको प्रत्यक्ष निर्देशनमा कार्य गर्नु पर्नेछ ।
- थप जानकारी लिन चाहेमा कार्यालय समय भित्र छथर गाउँकार्यपालिकाको कार्यालयमा सम्पर्क राखी लिन सकिनेछ ।
- यो सूचनामा परेका बिषय यसै बमोजिम नपरेका अन्य कुराहरू सार्वजनिक खरिद ऐन नियमावली बमोजिम हुनेछ ।

  
प्रमुख प्रशासकीय अधिकृत